

## अनुसूची- २

(दफा ४ तथा अनुसूची-१ को भाग-२ सँग सम्बन्धित)



पुनर्वास नगरपालिका

# स्थानीय राजपत्र

खण्ड : २, पुनर्वास, वैशाख महिना ०५ गते २०७७ साल संख्या : ३२

कार्यपालिकाबाट पारित मिति: २०७६/१२/२०


भाग-२

पुनर्वास नगरपालिकाको

कोरोना भाइरस (COVID-19) सम्बन्धी क्वारेन्टाइन संचालन तथा ब्यवस्थापन गर्न बनेको

मापदण्ड, २०७६

कार्यपालिकाबाट पारित मिति:-२०७६/१२/२०



पुनर्वास नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

पुनर्वास, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश नेपाल

## अनुसूची- २

(दफा ४ तथा अनुसूची-१ को भाग-२ सँग सम्बन्धित)



पुनर्वास नगरपालिका

# स्थानीय राजपत्र

खण्ड : २, पुनर्वास, वैशाख महिना ०५ गते २०७७ साल संख्या : ३२

कार्यपालिकाबाट पारित मिति: २०७६/१२/२०

भाग-२

पुनर्वास नगरपालिकाको

कोरोना भाइरस (COVID-19) सम्बन्धी क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न बनेको

मापदण्ड, २०७६

कार्यपालिकाबाट पारित मिति:-२०७६/१२/२०

प्रस्तावना: कोरोना भाइरसको संक्रमणबाट लाग्न सक्ने रोगबाट नागरिकहरूलाई सुरक्षित तथा सुब्यवस्थित तरिकाले राखी त्यस्ता र समाज दुबैलाई सुरक्षित राख्न प्रस्तुत मापदण्ड तयार गरिएको छ ।

- संक्षिप्त नाम र प्रारम्भ** (१) यस मापदण्ड को नाम कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन संचालन तथा व्यवस्थापन २०७७ रहेको छ । (२) यो मापदण्ड तुरुन्त प्रारम्भ हुनेछ ।
- परिभाषा:-**(क) क्वारेन्टाइन भन्नाले कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका ब्यक्तिलाई तोकिएको स्थानमा आवश्यकता अनुसार न्यूनतम १४ दिन सम्म अलग्गै राखिने ब्यवस्थालाई जनाउँछ । (ख) सम्भावित जोखिम भएका ब्यक्ति भन्नाले COVID-19 रोग फैलिएका देश वा आन्तरिक देश भित्रै बाट आएका ब्यक्ति वा त्यस्ता ब्यक्ति संग कुनै पनी प्रकारले सम्पर्कमा आएका ब्यक्ति संझनु पर्दछ ।
- मापदण्डको पालना:** (१) पुनर्वास नगरपालिकामा स्थापना हुने वा तोकिएको क्वारेन्टाइन देहायको मापदण्ड बमोजिमको हुनुपर्ने छ ।  
(क) सम्भव भएसम्म बस्ती बाट टाढा रहेका सामुदायिक बिध्यालयमा र सामुदायिक बिध्यालयले अपुग भएमा संस्थागत बिध्यालय र सामुदायिक भवन मा हुनेछ ।  
(ख) पानी, संचार, स्वास्थ्य, बिजुली, सडक को राम्रो ब्यवस्था भएको  
(ग) सम्भव भएसम्म बढी भन्दा बढी ब्यक्तिलाई राख्न सक्ने क्षमता भएको

२. क्वारेनटाइनस्थलको संख्या २ वटा सम्म भएमा वडा समिति र वडा अध्यक्षको समन्वय र सहयोगमा नगरपालिका मार्फत संचालन र ब्यवस्थापन गरिने छ । दुई भन्दा वढी क्वारेनटाइनस्थल संचालनमा ल्याउनु परेमा संबन्धित वडा अध्यक्षको प्रत्यक्ष संलग्नता र जिम्मेवारीमा वडा कार्यालय मार्फत संचालन र ब्यवस्थापन गरिनेछ ।
४. **क्वारेनटाइनस्थलको भौतिक पुर्वाधार:** (१) क्वारेनटाइन स्थलमा देहाय बमोजिमको भौतिक पुर्वाधार हुनुपर्नेछः
- (क) क्वारेनटाइनमा खटिने स्वास्थ्य, सरसफाई, सुरक्षा टिमका लागि छुट्टै भवन वा ब्लक रहेको
- (ख) क्वारेनटाइनमा खटिने स्वास्थ्य, सुरक्षा र अन्य ब्यवस्थापन टिमको लागि छुट्टै शौचालय र क्वारेनटाइनमा बस्ने ब्यक्तीहरुका लागि महिला पुरुष अलग अलग शौचालय भएको हुनुपर्ने
- (ग) बिजुली पानी, पंखा लगायत को आधारभुत सेवाको उपलब्धता
- (घ) क्वारेनटाइन स्थल बनाउनुपर्ने स्थान मा खानेपानी, बिजुली, शौचालय जस्ता अत्यावश्यक आवश्यकताको कमी भएमा वडा अध्यक्षले नगर स्तरिय बिपद ब्यवस्थापन तथा COVID-19 नियन्त्रण समितिका संयोजक संग समन्वय एवं परामर्श गरी जो-जे गर्नुपर्ने हो तत्कालै ब्यवस्था गर्नुपर्नेछ ।
५. **स्वास्थ्यकर्मीको ब्यवस्थापन:** (१) प्रत्येक क्वारेनटाइन स्थलमा आवश्यकता अनुसार स्वास्थ्य शाखा मार्फत स्वास्थ्यकर्मीको ब्यवस्था गर्नुपर्नेछ ।
६. **फोहर ब्यवस्थापन:** (१) फोहर ब्यवस्थापनका लागि आवश्यकता अनुसार जनशक्ती वडा अध्यक्षले राख्न सकिनेछ ।
७. **वासस्थान तथा बन्दोबस्तीको ब्यवस्थापन:** (१) क्वारेनटाइन स्थलमा रहने ब्यक्ती र खटिने स्वास्थ्य सुरक्षा र ब्यवस्थापनको टिम का लागि देहायको बन्दोबस्ती गरिने छ ।
- क. २ छाक खाना २ पटक चिया नास्ता र शुद्ध पिउन पानी को ब्यवस्था
- ख. बालबालिका, ज्येष्ठ नागरिक गर्भवती तथा दिर्घ रोगीहरुलाई आवश्यकता अनुसारको खानाको ब्यवस्था
- ग. सम्भव भएसम्म प्रतिब्यक्ती खाट सहित ओढ्ने ओछ्याउने कपडा र झुल, सिरानी, गम्छा सम्भव नभए खाटको सट्टा म्याट वा पि फम सहित ओढ्ने ओछ्याउने लुगा र झुल उपलब्ध भएको हुनुपर्नेछ ।
- घ. प्रत्येक ब्यक्तीलाई ब्यक्तिगत सरसफाई का सामाग्री डस्टबिन, बाल्टी पानी पिउने बोतल, खाना खाने थाल, कचौरा लगायत का सामाग्री उपलब्ध हुनुपर्ने छ ।
- ङ. प्रत्येक क्वारेनटाइनमा भान्सामा खाना पकाउन प्रयोग हुने (ग्यास, चुलो, भाडाकुडा आदी) को ब्यवस्था हुनेछ।
- च. क्वारेनटाइनहरुमा राख्ने ब्यक्तीहरुको लागि तत् तत् स्थानहरुमा गई ल्याउन, सोका लागि साधन खटनपटन गर्न, क्वारेनटाइन स्थलमा पुर्बाधार/खानपान/स्वास्थ्य सुरक्षण सामाग्री बितरण, परिक्षण, क्वारेनटाइनस्थलमा बस्ने र समयवाधि पुगी बहिर्गमन, लगायतका बिषय सम्बन्धी निर्णय सम्बन्धित वडा अध्यक्षले समितिका संयोजकको सल्लाह र सहमतीमा गर्नुपर्नेछ
८. **सुरक्षा ब्यवस्था:** (१) क्वारेनटाइनस्थलको सुरक्षा ब्यवस्था जिल्ला सुरक्ष समितिको निर्णय अनुसार, नगरपालिका संग समन्वय गरी सुरक्षा निकायले गर्ने (२) बिभिन्न स्थानहरुबाट पुनर्वासीहरुलाई

क्वारेनटाइनस्थल सम्म ल्याउन का लागी यातायातको साधन र इन्धन को ब्यवस्था गर्ने र सो का लागी विपद ब्यवस्थापन शाखा का सदस्य सचिव ले संयोजन एवं ब्यवस्थापन गर्नुपर्नेछ ।

१. **जनशक्ती ब्यवस्थापन:** प्रत्येक क्वारेनटाइन स्थलमा देहाय बमोजिमका जनशक्तीको ब्यवस्थापन गर्नुपर्नेछ:

(क) आवश्यकता अनुसार कम्तिमा १ जना स्वास्थ्यकर्मी स्वास्थ्य शाखाले ब्यवस्था गर्नुपर्ने

(ख) १ जना भान्से र १ जना भन्सेको सहयोगी

(ग) सरसफाई गर्ने कर्मचारी १ जना

(घ) आवश्यकता अनुसार स्वयंसेवक

(ङ) आवश्यकता अनुसार सुरक्षाकर्मी

१०. **आर्थिक ब्यवस्थापन:** (१) क्वारेनटाइनस्थलको संचालन तथा ब्यवस्थापनका निमित्त आवश्यक पर्ने रकम प्रकोप ब्यवस्थापन कोष बाट व्यहोर्ने छ ।

११. **ब्यवस्थापनमा भएको खर्च भुक्तानी:** (१) आ-आफ्ना वडामा स्थापना हुने क्वारेनटाइनहरूको भौतिक पूर्वाधार लगायतका मर्मत सुधार तथा संचालन एवम् ब्यवस्थापन वडा अध्यक्षले गरी सो वापतको खर्च रकम विल भरपाई चेकजांच एवम् रूजु गरी नगरपालिकामा भुक्तानीका लागि माग एवम सिफारिस गर्नेछ ।

(२) क्वारेनटाइनस्थल का लागी नगरपालिकाको जिन्सि शाखा मार्फत एकमुष्ट खरिद भै बितरण भएका सामानहरूको विल भरपाईहरू विपद ब्यवस्थापन शाखा, आर्थिक प्रशासन शाखा र नगर स्तरीय विपद ब्यवस्थापन तथा Covid-19 नियन्त्रण समितिका संयोजकबाट चेकजांच एवं छानबिन गरी भुक्तानी हुनेछ ।

३. क्वारेनटाइन स्थलका लागी औषधी ,स्वास्थ्य उपकरण, सुरक्षण लगायतका सामाग्रिहरू स्वास्थ्य शाखाले आवश्यकता र औचित्यताका आधारमा खरीद एवं वितरण को समुचित ब्यवस्था मिलाउने र सम्बन्धित शाखा/कर्मचारीहरूका साथै नगरस्तरीय विपद ब्यवस्थापन तथा Covid-19 नियन्त्रण समितिका संयोजकबाट चेकजांच एवं छानबिन गरी भुक्तानी हुनेछ ।

१२. **क्वारेनटाइनमा रहने ब्यक्तीहरूले पालना गर्नुपर्ने आचारसंहिता देहाय बमोजिम हुनेछ:**

(क) सबैले सम्मानजनक र नम्र ब्यबहार गर्ने ,सहयोगी बन्ने,

(ख) कसैलाई कुनैपनी किसिमको भेदभाव नगर्ने

(ग) सुर्तीजन्य तथा नसालु पदार्थ सेवन नगर्ने,

(घ) तोकियको स्थानमा मात्र रहने,

(ङ) अरुलाई बाधा र हिनताबोध हुने कार्य नगर्ने र नगराउने,

(च) क्वारेनटाइनमा रहने ब्यक्ती भाग्ने वा भाग्ने कोसिस गरेको देखेमा तुरुन्त खबर गर्ने,

(छ) उपलब्ध सरसामानहरूको हिफाजत र समुचित प्रयोग गर्ने

(ज) खोकदा हाछ्यू गर्दा नाक र मुख अनिवार्य छोप्ने र छोप्न लगाउने ,

(झ) Flu-like symptoms रुघा खोकीको लक्षण देखिएमा चिकित्सकको परामर्स लिई हाल्ने,

(ञ) उपलब्ध गराएको मात्र खानेकुरा खाने

**१३. क्वारेनटाइनमा खटिने ब्यक्तीहरुले आचरण सम्बन्धी पालना गर्नुपर्ने नियमहरु:**

- (क) प्रभावकारी ढंगबाट आर्थिक अनुशासनको पालना गर्दै मितब्ययी तरिकाले कार्य सम्पादन गर्ने,
- (ख) सम्बन्धीत निकायले आफ्नो जिम्मेवारी सम्बेदनसिल भइ समयमा नै कार्यसम्पादन गर्ने र अनुगमन गरी माथिल्लो निकायमा नियमित प्रतिवेदन पेश गर्ने
- (ग) स्वास्थ्यकर्मी लगायत अन्य ब्यक्तीहरुले क्वारेनटाइनमा राखिएका मानिसहरूसंग अनावश्यक भेटघाट नगर्ने,
- (घ) अवश्यकता र औचित्यताको आधारमा मात्र सूचना संप्रेषण गर्ने ,
- (ङ) तोकिएको ब्यक्तीले मात्र सुचना प्रवाह गर्ने ।

आज्ञाले  
पिताम्बर पाण्डे  
प्रमुख प्रशासकीय अधिकृत

प्रमाणिकरण मिति:-२०७७/०२/